

नेपाल टेलिभिजन इ-बुलेटिन



वर्ष १, अङ्क २, जेठ २०७७

www.ntv.org.np

यस भित्र

नेपाल टेलिभिजन संस्थानले गरेका विभिन्न काम र क्रियाकलापहरूका बारेमा सम्बन्धित सरोकारवाला, दर्शक एवम् सबैको जानकारीका लागि २०७७ साल बैशाख महिनादेखि मासिक रूपमा प्रकाशन हुन थालेको नेपाल टेलिभिजन इबुलेटिनको यो दोस्रो अंक हो ।

यो अंकमा:

- दर्शकको पहिलो रोजाइमा नेपाल टेलिभिजन
- स्वास्थ्य सुरक्षाका लागि धारा नछोड हात धुन मिल्ने प्रविधि नेपाल टेलिभिजनमा
- नेपाल टेलिभिजनका पत्रकार, सञ्चारकर्मी एवम् कर्मचारीहरूको कोरोना बीमा
- कोभिड विरुद्धको लडाईं र कर्मचारी सुरक्षा
- सरकारका नीति तथा कार्यक्रम र बजेटको प्रत्यक्ष प्रसारण र समाचार निर्माणको विषय
- संविधान संशोधन प्रस्ताव पारित भएको ऐतिहासिक दिनको अन्तर्वस्तु
- समाचार निर्देशक राजु सिलवालको विदाइ
- कार्यक्रम निर्माणमा कोभिड-१९ सचेतता सम्बन्धी विषयवस्तु
- कोरोना कहरकैबीच व्यापार वृद्धीमा व्यापार महाशाखाको प्रयास
- एनटिभी प्लस च्यानलको अग्रसरता
- प्रविधि र प्रसारण क्षेत्र विस्तारको योजना तथा इञ्जिनियरिङ्ग महाशाखाको प्रयास
- अत्यावश्यक काममा आर्थिक प्रशासन महाशाखा
- नियमितसंगै र विशेष जिम्मेवारीमा अपरेशन महाशाखा
- सम्बृद्ध प्रदेशमा सूचनाको सहयात्री इटहरी च्यानल
- कोहलपुरको क्रियाशिलता

दर्शकको पहिलो रोजाङ नेपाल टेलिभिजन

आधिकारिक, सन्तुलित र विश्वसनिय सूचना तथा समाचारका लागि नेपाल टेलिभिजन दर्शकहरूको पहिलो रोजाङ भएको अध्ययनले देखाएको छ । प्रेस काउन्सिल नेपालले इजाजत प्राप्त करीव २०० टेलिभिजन च्यानल, ७५० वटा रेडियो, नियमित प्रकाशनमा रहेका ९५० पत्रपत्रिका तथा प्रेस काउन्सिलमा सूचिकृत २०६५ अनलाइन समाचार माध्यमहरूलाई आधार मानेर हालै


कोरोना (Covid-19) महामारीको समयमा मिडियाको विश्वसनीयता सम्बन्धी प्रेस काउन्सिल नेपालद्वारा गरिएको सक्षिप्त मिडिया सर्वेक्षण

पेश गरिएको
प्रेस काउन्सिल नेपाल

गरेको नेपाली सञ्चारमाध्यमहरूको विश्वसनियताबारेको अध्ययनले नेपाल टेलिभिजनलाई अब्बल देखाएको हो । यो संगै विगत एक बर्षको अवधिमा भएका नेपाली सञ्चार माध्यमहरूको विश्वसनियता र दर्शकको रोजाङ सम्बन्धी दुई वटा सर्वेक्षणमा नेपाल टेलिभिजन प्रतिस्पर्धि माध्यमहरू भन्दा उत्कृष्ट बन्न सफल भएको छ । यसअघी सेयरकास्ट इनिसिएटिभ नेपाल नामक संस्थाले गरेको अध्ययनमा पनि नेपाल टेलिभिजन मुलुककै लोकप्रिय माध्यम हुनुका साथै नागरिकहरूले सूचनाको विश्वसनियता र तथ्यताका लागि नेपाल टेलिभिजन नै रोज्ने गरेको देखाएको थियो ।

कोभिड-१९ महामारीको समयमा मिडियाको विश्वसनीयता सम्बन्धमा प्रेस काउन्सिल नेपालले गरेको अध्ययन सर्वेक्षणमा दैनिक सूचना प्राप्तिको निमित्त प्रयोग गरिने विभिन्न सञ्चारमाध्यमहरूमध्ये टेलिभिजनको क्षेत्रमा सहभागी ४५.५ प्रतिशतले कुनैपनि सूचना प्राप्त गर्न सबैभन्दा पहिला नेपाल टेलिभिजन हेर्ने गरेको बताएका छन् । सर्वेक्षणमा सहभागीहरूले विभिन्न माध्यमबाट प्राप्तहुने सूचनाको आधिकारिकताको परीक्षण टेलिभिजन र त्यसमा पनि नेपाल टेलिभिजनबाट गर्ने गरेको बताएका छन् ।

मिडियाकर्मी, कर्मचारी, प्राध्यापक/शिक्षक, कृषक, मजदुर, सुरक्षाकर्मी, व्यापारी, चिकित्सक, बैङ्कर्स, राजनीतिकर्मी र विद्यार्थीलगायत ११ वटा पेशागत क्षेत्र, सात वटै प्रदेश, उपत्यका गरी आठ भौगोलिक क्षेत्रभित्र रहेका सबै जिल्लाको समानुपातिक प्रतिनिधित्व हुने गरी उत्तरदाताको सर्वेक्षणमा सहभागिता रहेको थियो ।



धारा नछोई हात धुन मिल्ने प्रविधि नेपाल टेलिभिजनमा

विश्वभरी नै गम्भिर स्वास्थ्य महामारी बनिरहेको कोरोनाभाइरसको संक्रमण रोकन हात धुनुपर्ने आवश्यकताकै बीच सुरक्षित उपाय अपनाउदै धारा नै नछोइ हात धुने प्रविधिको विकास गरिएको छ । यस्तै धारा र सावुन नछोइ हात धुनमिल्ने प्रविधियुक्त ट्याङ्की नेपाल टेलिभिजन परिसरमा जडान गरिएको छ । टेलिभिजनमा कार्यरत पत्रकार, प्राविधिक एवम् कर्मचारीहरूलाई कार्यालय प्रवेश गर्दा सावुन पानीले हात धुन सक्नेगरी संस्थानको मुख्य प्रवेशद्वार र मध्य भागमा दुई वटा ट्याङ्की राखिएको हो । यी ट्याङ्कीमा हातधुँदा ट्याङ्कीको स्याण्डमा राखिएका प्याडलको एकातिर खुट्टाले थिचेर झोल सावुन र अर्कोतिर थिचेर पानी आउने बनाइएको छ । कोरोनाभाइरस हातको माध्यमबाट धारा र धाराको माध्यमबाट अरु व्यक्तिलाई समेत सर्ने संभावना भएकाले धारा नछोइकन हात धुन मिल्ने प्रविधिले भाइरसको संक्रमण फैलन रोकने विश्वास लिइएको छ ।



कोरोना बीमा कार्यक्रममा समेटिए कर्मचारी

कोभिड -१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै नेपाल टेलिभिजनले आफ्ना सबै पत्रकार, सञ्चारकर्मी र कर्मचारीहरूको निःशुल्क कोरोना बीमा गरेको छ ।

टेलिभिजनका सबै पत्रकार, सञ्चारकर्मी र कर्मचारीहरूलाई पिसिआर परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएमा उनीहरू सबैले बीमा वापतको एक लाख रुपैया प्राप्त गर्न सक्ने व्यवस्था बीमा कार्यक्रममा छ । राष्ट्रिय बीमा

संस्थानसँगको सहकार्यमा नेपाल टेलिभिजनले जेठ ६ गतेदेखि लागूहुने गरी एक बर्षका लागि बीमा योजना लागू गरेको हो । बीमा कार्यक्रममा नेपाल टेलिभिजनको केन्द्रीय कार्यालय काठमाडौंमा कार्यरत पत्रकार, सञ्चारकर्मी तथा कर्मचारीहरूसंगै कोहलपुर प्रादेशिक च्यानल र इटहरी प्रसारण केन्द्रमा रहेका सबै कर्मचारीहरू पनि समेटिएका छन् ।



यसैगरी देशका ७३ जिल्लामा रहेर स्ट्रिजरका रुपमा कार्यरत जिल्ला संवाददाताहरु र कार्यक्रम उत्पादनमा आंशिक समय खटिनेहरुको पनि कोरोनाभाइरस रोग बीमा गरिएको छ । पत्रकार र कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर गरिएको बीमा योजना अन्तरगत सबै दायित्व संस्थानले नै व्यहोर्ने छ ।

कोभिड विरुद्धको लडाईं र कर्मचारी सुरक्षा

कोरोनाभाइरस कोभिड-१९ को संक्रमणबाट जोगिन सुरक्षा सतर्कतासँगै जोखिमलाई न्यूनीकरण गर्न स्टूडियो रुम, समाचार कक्ष, इन्जेस्ट रुम लगायतका स्थानहरुमा र सवारी साधनहरुलाई निसंक्रमण (Disinfection) गर्ने काम निरन्तर रुपमा भइरहेको छ । स्वास्थ्य सुरक्षा सतर्कताका लागि कार्यालय



प्रवेश गर्ने सबैका लागि मूल गेटमा र कर्मचारीहरुलाई उनीहरुको सम्बन्धित कार्यस्थलमा समेत सावुन पानीले हात धुने व्यवस्था मिलाइएको छ । साथै मास्क, पञ्जा, ह्याण्डवास, स्यानिटाइजर आदिको प्रयोग अनिवार्य गरिएको छ । कर्मचारीहरुको स्वास्थ्य सुरक्षासंग जोडिएको

यो व्यवस्थालाई संस्थानले प्रशासन महाशाखा मार्फत पर्याप्त व्यवस्था मिलाइरहेको छ ।

बढुवा भएकालाई नियुक्ति

संस्थानका विभिन्न तह, पद, सेवा, समूह र उपसमूहमा कार्यरत ६५ जना कर्मचारीहरुको कार्यसम्पादनका आधारमा बढुवा गर्न पदपूर्ती समितिबाट सिफारिसभई आएकोमा मिति २०७७।०२।३० देखि लागू हुने गरी उनीहरुलाई बढुवा नियुक्ति दिइएको छ ।

सरकारको नीति तथा कार्यक्रमको समाचार



राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सहित सम्बोधन गर्नुभयो । राष्ट्रपतिले संसदमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रमको सम्बोधनलाई नेपाल टेलिभिजनको समाचार

च्यानलबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आएको सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे आम नागरिकलाई सुसूचित बनाउन समाचार च्यानलबाट प्रत्यक्ष प्रसारणसंगै नीति तथा कार्यक्रमका महत्वपूर्ण विषयहरू समेटेर विषयगत रूपमा समेत समाचार रिपोर्टहरू बनाएर प्रसारण भएको छ । यसैगरी नीति तथा कार्यक्रमसंग सम्बन्धित रहेर सरकारका मन्त्री तथा विज्ञहरूसंग अन्तर्वार्ता र विप्लेषणात्मक कार्यक्रमहरू समेत प्रसारण भएको छ ।

समाचारमा बजेट सरोकार

यो महिना संघीय संसदमा बजेट प्रस्तुत हुने र बजेटसंग सम्बन्धित महत्वपूर्ण छलफल र विधायकहरू समेत पारित भएकोले महिना भरी नै समाचार च्यानलमा बजेट र सरकारका आर्थिक प्राथमिकताका विषयहरूमा समाचार र कार्यक्रमहरू प्रसारण भए । आर्थिक वर्ष २०७७/०७८ का लागि आय-व्ययको अनुमानित विवरण समेटेर



सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले जेठ १५ गते संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुभएको थियो । अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्नुभएको बजेट भाषणको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन र समाचार च्यानलबाट भयो । बजेटसंग सम्बन्धित रहेर विभिन्न क्षेत्रका विज्ञहरूसंग कुराकानी, अन्तर्वार्ता र अन्तर्वार्तामूलक कार्यक्रमहरू पनि यसबीचमा सम्पन्न भए ।

बजेटका प्राथमिकता, विगत र अहिलेको बजेटको तुलना, क्षेत्रगत रूपमा बजेट विनियोजनसंग सम्बन्धित विषयहरू नेपाल टेलिभिजनको समाचारका प्राथमिकतामा परेका छन् । यसैगरी संघीय संसदको बैठक र त्यहाँ भएका छलफलहरूको प्रत्यक्ष प्रसारणका साथै त्यससंग सम्बन्धित रहेर तयार गरीएका विभिन्न बुलेटिनहरूमा प्रसारण भएका छन् ।



संविधान संशोधनको समाचार



भारतले मिचेको नेपालीभूमी लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत भूभाग समेटिएको नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत 'नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७' प्रतिनिधिसभाको बैठकको दुई

तिहाइभन्दा बढी मतले पारित गरेको सम्बन्धी समाचार प्रत्यक्ष प्रसारण गरिएको छ । परिमार्जित नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयकका सम्बन्धमा संघीय संसदको बैठकमा भएका छलफल, विभिन्न दलबाट प्रतिनिधित्व गर्नुहुने सांसदहरूको बिचार लगायतको प्रत्यक्ष र समाचार बनाएर बुलेटिनहरूमा प्रसारण गरिएको छ । राष्ट्रियताका विषयमा अभूतपूर्व एकता प्रदर्शन भएको महत्वपूर्ण अवसर सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गर्नुभएको प्रस्ताव, प्रस्ताव माथिको विषयमा दफावार छलफल, संशोधन विधेयक माथि भएको मतदान र विधेयक सर्वसम्मत पारित भएको घोषणा लगायत सबै घटनाक्रमलाई प्राथमिकता सहित प्रत्यक्ष प्रसारण गरिएको छ । साथै यी विषयहरू संबन्धित समाचारलाई निरन्तर फलोअप सहित समाचार बुलेटिनहरूमा समेत समावेश गरिएको छ ।

समाचार निर्देशक राजु सिलवालको विदाइ सम्मान



उमेरहदका कारण सेवा निवृत्त हुनुभएका समाचार निर्देशक राजु सिलवाललाई विदाइ गरिएको छ । ३५ बर्ष भन्दा बढी समय समाचार महाशाखामा आवद्ध रही सेवा निवृत्त हुँदैगर्दा निर्देशक सिलवाललाई संस्थान व्यवस्थापन र समाचार महाशाखाका सहकर्मीहरूले विदाइ गरे । २०४२ सालमा प्रशिक्षार्थीका रूपमा नेपाल टेलिभिजन प्रवेश गर्नुभएका निर्देशक सिलवाल समाचार निर्देशकको भूमिकासम्म निर्वाह गरी जेठ २१ गते सेवा निवृत्त हुनुभएको हो । विदाइ कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले निर्देशक सिलवालको लगनशीलता र पेशाप्रतिको इमानदारी

उदाहरणीय रहेको भन्दै संस्थाप्रतिको उहाँको योगदान अमूल्य रहेको बताउनुभयो। संस्थानका महाप्रबन्धक गोविन्द रोकाले निर्देशक सिलवालले समाचार बाहेकको अन्य जिम्मेवारीमा रहँदा पनि त्यसलाई माथि उकास्ने गरी रचनात्मक काम गरेको स्मरण गर्नुभयो। संस्थानका अन्य पदाधिकारी र समाचार महाशाखाका सहकर्मीहरूले पनि समाचार निर्देशक सिलवालको आगामी दिनका लागि शुभकामना व्यक्त गर्नुभयो । निर्देशक सिलवालले नेपाल टेलिभिजनको प्लेटफर्मकै

कारण आफ्नो पहिचान बनाउन सफल भएकोले संस्थानप्रति सधैं ऋणी रहने बताउनुभयो । ३५ बर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय निर्देशक सिलवाल खेलकुद र पर्यटन पत्रकारितामा विशेष दख्खल राख्नुहुन्छ ।



कोरोना कहरकाबीच नेपाल टेलिभिजन

नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारण सूचना, शिक्षा र मनोरञ्जनका विविध प्रस्तुती सहित दर्शक समक्ष आफ्नो दमदार उपस्थिति कायमगर्न सफल हुदै आइरहेको छ । कोभिड - १९ को संक्रमण नेपालमा



बढ्दै गएपछि नेपाल टेलिभिजनले आफ्ना नियमित कार्यक्रमका अतिरिक्त कोरोनासँग सम्बन्धित विशेष कार्यक्रमहरु उत्पादन र प्रसारण गर्दै आएको छ । हरेक दिन प्रत्यक्ष प्रसारण हुने कोभिड हटलाइन, साप्ताहिक कार्यक्रम कोरोना केयर टक लगायत कार्यक्रम, कैयौं जनचेतनामूलक सन्देश र वृत्तचित्रहरु यसबिचमा निर्माण भएका छन् । चैत्र ११ गतेबाट सरकारले लकडाउन घोषणा गरेपछि आम सर्वसाधारणमा पर्न सक्ने अप्ठ्यारा, समस्याहरुको सम्बन्धित निकायसँग समाधानको पहल गर्ने हेतुले वैशाख १० गतेबाट प्रसारण गर्न शुरु भएको कोभिड हटलाइन कार्यक्रम जेठ महिनामा पनि निरन्तर प्रसारण भइरह्यो । यसैगरी कोरोना भाइरसबाट निम्तिएका समस्या, असर र चुनौतीका बारेमा विज्ञ एवं सरकारी अधिकारीहरूसँग अन्तर्वार्तामूलक कुराकानी गर्ने उद्देश्यले वैशाख १ गतेबाट शुरु भएको कोरोना केयर टक शोले जेठ महिनामा पनि निरन्तरता पाएको छ । प्रधानमन्त्रीको विशेष सम्बोधन, नेपालको अद्यावधिक नक्सा सहितको संविधान संशोधनका लागि प्रतिनिधि सभामा बसेको बैठक, संसदमा हुने गरेका विशेष बैठक, मन्त्रिपरिषद् बैठकको निर्णय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ लगायत विभिन्न महत्वपूर्ण घटनाक्रमहरुको प्रत्यक्ष प्रसारण टेलिभिजनले गर्दै आएको छ। यसका साथै कोरोनाभाइरस र यसबारे जानकारीमूलक वृत्तचित्रहरु, नेपालको अद्यावधिक नक्सा सम्बन्धी वृत्तचित्र पनि टेलिभिजनले निर्माण गर्यो ।

VOD

MORE



Swabhimani Pail...



Mithilak Bayatha



Sharda



मीत बा

Mitbaa



FREE Sponsor

यसबीच कोरोना भाइरसबाट सतर्क रहने उपाय, सरसफाइका नियम लगायत विभिन्न विषयमा १५ वटा भन्दा बढी जनचेतनामूलक सन्देशहरु पनि निर्माण भएका छन् । यस अवधिमा संघर्ष, समृद्ध नेपाल, सुरक्षित नेपाल, समावेशी आवाज, परीक्षा सवाल, रोजगार हाम्रो सरोकार, जनस्वास्थ्य बहस लगायत ७० वटा कार्यक्रमहरु कोरोना केन्द्रित भई निर्माण भए । यसैगरी लकडाउनका बेला घर-घरमा बस्न बाध्य भएका आफ्ना दर्शकहरुको चासो र सरोकारलाई दृष्टिगत गरी

सचेतनामूलक कार्यक्रमका अतिरिक्त टेलिभिजनले पुराना सदावहार नेपाली टेलिचलचित्रहरु पनि पुनः प्रसारण गर्नुका साथै तीनको डिजिटल कपीलाई यूट्यूवमा राख्ने काम भएको छ ।

नेपालको पहिलो टेलिभिजन



NEPAL TELEVISION

HD

Now in

HD



नियमित कार्यक्रमहरूको निर्माणमा निरन्तरता



नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटिभी प्लसले च्यानलको लक्ष्य अनुरूप जेठ महिनाको अवधिमा पनि सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरूको निर्माणलाई निरन्तरता दियो । लकडाउनका कारण बाह्य उत्पादनका कार्यक्रमहरूको निर्माण केही रोकिएको भएपनि आन्तरिक उत्पादनका कार्यक्रमहरूको निर्माणले भने यो अवधिमा निरन्तरता पायो । लकडाउनको

अवधिमा गीत संगीत एवम् चलचित्र क्षेत्रसंग संवन्धित रहेर निर्माण गरिंदै आएको कार्यक्रम बाइस्कोपको ५ वटा शृङ्खला निर्माण भई प्रसारण भए । यसैगरी कृषि क्षेत्र र किसानका सरोकारसंग सम्बन्धित कार्यक्रम कृषि अनुसन्धान र प्रविधिका ४ वटा शृङ्खला निर्माण भई प्रसारण भए । यसैगरी अन्य नियमित कार्यक्रमहरूमा स्काउट म नेपाली कार्यक्रमको एउटा शृङ्खला प्रसारण भयो भने TRAILBLAZER कार्यक्रमको ४ वटा र Jankar Live Show का ३२ वटा शृङ्खला प्रसारण भए ।



बन्दाबन्दीमा पनि नेपाल टेलिभिजनको व्यापारिक सम्झौता र विज्ञापन

कोरोनाभाइरस कोभिड १९ को विश्वव्यापी महामारीको कठिन परिस्थितीमापनि संस्थानको व्यापार सुरक्षित गरी व्यापार अभिवृद्धि गर्न निरन्तर पहलभएको छ । यही पहल कदमीको नतिजा स्वरुप यो कठिन परिस्थितिमा पनि नेपाल टेलिभिजनका च्यानलहरुबाट विज्ञापन तथा सूचना/सन्देशहरुको प्राप्ति र तदअनुरूप प्रसारण पनि नियमित रुपमा भइरहेको छ ।

नेपाल टेलिभिजनका च्यानल एन.टि.भि प्लस, एन.टि.भि राष्ट्रिय प्रसारण तथा एन.टि.भि न्युजमा सम्झौता गरी कोभिड १९ प्रकोप सम्बन्धित कार्यक्रमहरुको निर्माणका लागि प्रायोजकहरुको खाजी गरिएको छ । यसैगरी व्यापार सुरक्षित गर्ने प्रयास तथा पहल स्वरुप लकडाउनका कारण कार्यक्रम स्थगित गरेका विज्ञापन एजेन्सी तथा संघ संस्थाहरुसंग कार्यक्रम नियमितताका लागि प्रयास भएको छ । विभिन्न सरकारी निकायहरुसंग कोभिड १९ संग सम्बन्धित कार्यक्रम तथा PSA निर्माण र प्रसारणको सहकार्यकालागि पहल गरिदै आएको छ । कोरोनाभाइरसको त्रास र लकडाउनको अवधि भएपनि २०७७ जेठ महिनामा वातावरण विभाग, प्रदेश ३ सामाजिक विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका, आयुर्वेद तथा बैकल्पिक चिकित्सा र म्याक्स मिडिया लगायतका निकाय र कार्यालयसंग ७० लाख ५० हजार भन्दा बढी रकम बराबरको विज्ञापन कारोवार भएको छ । यसका साथ साथै केही डकुमेन्ट्री प्रसारणबाट समेत थप आमदानी भएको छ ।

नेपालको पहिलो टेलिभिजन



Now in

HD

NEPAL TELEVISION HD

KTMDAY
KATHMANDU TODAY

अत्यावश्यक काममा आर्थिक प्रशासन महाशाखा

लकडाउनको अवधिमा सिमित कर्मचारीहरुबाटै आलोपालोमा नियमित कामलाई निरन्तरता दिएको आर्थिक प्रशासन महाशाखाले नेपाल सरकारलाई तिर्नु बुझाउनुपर्ने आ.व. २०७५/०७६ बैशाख महिना सम्मको अग्रिम आयकर र मूल्य अभिवृद्धि कर सम्पन्धित कर कार्यालयमा



दाखिला गरिएको छ। यसैगरी आ.व. २०७५/०७६ को प्रारम्भिक लेखा परिक्षणले औल्याएका बेरुजुको जवाफ सहितको वित्तिय विवरण तयार गरी महालेखा परीक्षकको कार्यालयमा पेश भएको छ। सम्झौता अनुसार बिल गरिएको बिभिन्न सरकारी तथा गैर सरकारी संस्थासंग संस्थाको आंशिक रुपमा भुक्तानी प्राप्त भइरहेको साथै बाँकी भुक्तानीको लागि नियमित ताकेता हुदै आएको छ। कर्मचारीहरुको नियमित मासिक पारिश्रमिकको भुक्तानीलाई प्राथमिकता दिइएको छ भने अतिरिक्त बैक ग्यारेन्टी पनि नबिकरण भई प्राप्त हुन आएको छ।

प्रसारण क्षेत्र र गुणस्तरीय प्रसारणको पहल

नेपाल टेलिभिजनको प्रसारणलाई देशको सबै भौगोलिक क्षेत्र र सम्पूर्ण नागरिकमा पुर्याउने लक्ष्य अनुरूप नेपाल टेलिभिजन संस्थानले काम अघी बढाइरहेको छ। यसै सन्दर्भमा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७/०२/२१ निर्णयानुसार डडेल्धुराको अजयमेरु गाउँपालिका-१ र रुकुम पश्चिमको मुसिकोट न.पा.१ मा नेपाल टेलिभिजनको प्रसारण केन्द्र स्थापनार्थ सरकारी वन उपयोग

गर्न दिने स्वीकृति प्राप्त भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा नेपाल टेलिभिजनको प्रसारण पुर्याउन ति क्षेत्रमा नेपाल टेलिभिजनले प्रसारण केन्द्र स्थापनाको काम अघी बढाइसकेको छ। यसैगरी नेपाल टेलिभिजन सुर्खेतको चमेरेस्थित प्रसारण केन्द्रमा UHF एन्टेना जडानार्थ आफ्नो टावर नभएको हुँदा नेपाल टेलिकमको टावर उपभोगका लागि समन्वय गरी स्वीकृतिका लागि पत्र पठाइएको छ।

प्रसारण विस्तारका लागि भइरहेका यी प्रयासका अलावा नागरिकहरूलाई दैनिक रुपमा भइरहेका घटनाक्रमहरूका बारेमा जानकारी दिन स्वास्थ्य मन्त्रालयको

दैनिक पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण, कार्यक्रम र समाचार बुलेटिनको सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण, NTV च्यानलहरूको कार्यक्रमलाई Youtube, Mobile App मा Upload गर्ने लगायत स्टुडियो भित्र र बाहिरबाट भएका नियमित प्रसारणहरूमा पनि इञ्जिनियरिङ्ग महाशाखाले सघाइरहेको छ।

NEPAL TELEVISION APP

— Features —

-  Live TV
-  TV Shows
-  Videos on Demand
-  News





bit.ly/nepaltelevision

Download on the
App Store

ANDROID APP ON
Google play

नियमितसंगै विशेष जिम्मेवारीमा अपरेशन महाशाखा



अपरेशन महाशाखा अन्तर्गत छायांकन तथा ध्वनि शाखा तथा दृश्य सम्पादन शाखाका कर्मचारीहरूको संलग्नतामा २०७७ जेठ महिनामा स्टुडियो भित्र र बाहिर गरी नियमित र विशेष प्रकृतिका कामहरू सम्पन्न भए । जेठ महिनामा सम्पूर्ण विश्व सहित हाम्रो

देश पनि कोभिड-१९ को महामारी र त्यसको रोकथाम एवम् नियन्त्रणमा केन्द्रीत भए । त्यसैले यस अवधिमा समाचार बुलेटिनहरू संगै दैनिक नियमित स्टुडियो उत्पादन तथा प्रत्यक्ष प्रसारण तर्फ कोभिड हटलाइनका ३२ वटा शृङ्खला निर्माण भए । साथसाथै कोरोनाको विषयमा केन्द्रित रही राष्ट्रिय प्रसारण, समाचार च्यानल र एनटिभी प्लस च्यानलमा दैनिक नियमित टक शो उत्पादन तथा प्रत्यक्ष प्रसारणहरू भए । यीनका अलावा साप्ताहिक कोरोना केयर, नेपाल टेलिभिजन कार्यक्रम महाशाखा अन्तरगतका नियमित कार्यक्रमहरू र एनटिभी प्लसका झंकार लाइभ लगायतका कार्यक्रमहरूकव पनि निर्माण सम्पन्न भए । स्टुडियो बाहिर पनि विशेष कार्यक्रमहरू उत्पादन भए । सम्माननीय राष्ट्रपतिबाट विश्व खोप दिवसको अवसरमा दिनुभएको सन्देश, प्रधानमन्त्रीले दिनुभएका सन्देश र सम्बोधन यस अवधिमा उत्पादन भएका छन् । यसका साथै समृद्ध नेपाल, सिर्जनाको सारथी, व्युटी प्लेजर, ट्रायल ब्लेजर, सुशासन सवाल, संसद फोकस र सुरक्षित नेपालजस्ता नियमित कार्यक्रमहरूको साप्ताहिक/पाक्षिक रूपमा छायाङ्कन, दृश्य सम्पादन, डविड तथा उत्पादनका कामहरू भएको थियो । यो संगै समाचारमूलक कार्यक्रमहरूको निर्माण र उत्पादन तथा विभिन्न अवसरहरूमा प्रत्यक्ष प्रसारणसमेत भएका छन् ।

नेपाल टेलिभिजनको समग्र विकासको लक्ष्य केन्द्रीय योजना

कार्यक्रम निर्देशिका बमोजिम नेपाल टेलिभिजनको ५ वटै च्यानलहरु(नेपाल टेलिभिजन, एनटीभी प्लस, समाचार च्यानल, एनटीभी कोहलपुर र एनटीभी इटहरी च्यानल)को आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रम निर्माण तथा प्रसारण योजना निर्धारण गरी स्वीकृतिका लागि पेश गरिएको छ । कोरोनाभाइरसको संक्रमणले निम्त्याएको अवस्थाले नेपाल टेलिभिजनमा पारेको प्रभाव र रोजगारीको वर्तमान अवस्था र सम्भाव्यताको विश्लेषण गरी प्रतिवेदन तयार गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट माग भइ आए बमोजिम त्यस्तो विवरण तयार गरी मन्त्रालयमा पेश गरिएको छ ।

साथै नेपाल टेलिभिजनले डडेलधुरा र रुकुम पश्चिम मा रिले प्रसारण केन्द्रहरु निर्माण गर्नकालागि डडेलधुरा जिल्लाको अजयमेरु गा.पा.-१ को ०.१०१७ हेक्टर र पश्चिम रुकुमको मुसीकोट न.पा-१ को ०.१२१० हेक्टरगरी कूल जम्मा ०.२२२७ हेक्टर जग्गा ३० वर्षसम्म प्रयोग गर्न दिने र सोमारहेका १२६ वटा रुख विरुवाहरु समेत हटाउन स्वीकृति दिने भनी नेपाल सरकार (मन्त्रिपरिषद)को मं.प.बै.सं.१५/०७७ मिति २०७६/०२/२२ को निर्णय भएको जानकारी प्राप्त गरी आवश्यकता अनुरूप काम अघी बढाउन आन्तरिक परामर्श भएको छ ।

नेपाल टेलिभिजनका प्रसारणलाई Digital Platform मार्फत व्यवस्थित रूपमा प्रसारण गर्न त्यसको सञ्चालन कार्यदल व्यवस्थापन र साझेदार संस्था उच्च ,New IT Venture का प्रतिनिधिबीच छलफल गरी त्यहाँ उठेका विषयहरुलाई सम्बोधन गर्न Digital Platfrom कार्ययोजना- २०७७ तयार गरी कार्यकारी अध्यक्षज्यू समक्ष पेश गरिएको छ ।

सम्बृद्ध प्रदेशमा सूचनाको सहयात्री इटहरी च्यानल



सरकारले परिकल्पना गरेको सम्बृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन आवश्यक सूचना प्रवाहमा सघाउन नेपाल टेलिभिजनले आफ्नो एक नम्बर र पाँच नम्बर प्रदेशमा छुट्टाछुट्टै टेलिभिजन सञ्चालनमा ल्याएको छ

। सातवटै प्रदेशमा बेग्लाबेग्लै च्यानल शुरुगरी सम्बृद्ध प्रदेशको लक्ष्यमा सहयात्री बन्ने लागि रहेको नेपाल टेलिभिजनको इटहरी च्यानल र कोहलपुर प्रादेशिक च्यानलबाट स्थानीय विकासका विविध आयामहरुमा जनसरोकारका विषयहरु मुखरित भइरहेका छन् । यसै सन्दर्भमा विभिन्न वर्ग, समूह, लिङ्ग, जातजाती र समुदाय र तिनका सरोकारहरुलाई समेट्नेक्रममा इटहरी च्यानलबाट जेठ १ गतेदेखि साँझ ७ बजेको एनटिभी इटहरी समाचार सांकेतिक भाषामा पनि प्रसारण गर्न शुरु गरिएको छ । यसैगरी जेठको पहिलो साताबाट सामाजिक विकास मन्त्रालय प्रदेश नं १ सरकारको सहकार्यमा

SEE सहयोग टेलिभिजन कार्यक्रम गरिदै आएको छ । साथै १ र १५ गते जनतासँग मुख्यमन्त्री कार्यक्रम प्रसारण गरिएको छ । हरेक दिन विहान सूर्योदयसंगै दैनिक सूर्योदय कार्यक्रम प्रसारण भइरहेको छ । यसैगरी दर्शकहरूसंग प्रत्यक्ष टेलिफोनमा कुराकानीको कार्यक्रम Dial Itahari, हरेक



दिन साँझ ५:१५ बजे र कार्यक्रमको पूनः प्रसारण विहान ११ बजे गरिदै आएको छ ।

यसका अतिरिक्त साप्ताहिक रुपमा हाटबजार,समृद्धिको यात्रा जस्ता कार्यक्रमहरु पनि प्रसारण हुदै आएका छन् । यसैगरी केन्द्रीय प्रसारणबाट बेलाबखत हुने गरेका समसामयिक घटनाक्रमको प्रत्यक्ष प्रसारणलाई च्यानलबाट पनि प्रत्यक्ष प्रसारण नै गर्ने गरिएको छ । यस्तै प्रदेश नं २ को राजधानी जनकपुरधामबाट हरेक दिन हुने कोभिड-१९ को स्थितिबारेको दैनिक मिडिया ब्रिफिङलाई पनि नियमित रुपमा प्रसारण गरिदै आएको छ ।

२६ गते प्रदेश नं २ को नीति तथा कार्यक्रम प्रदेशसभा जनकपुरधाम



कोहलपुरको क्रियाशिलता

समृद्ध प्रदेश निर्माणमा सहयात्रीको रुपमा क्रियाशिल रहेको कोहलपुर प्रादेशिक च्यानलबाट यस अवधिमा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम सरकार र त्यस क्षेत्रका नागरिकहरुको सरोकारका विविध विषयमा समाचारमूलक र समसामयिक कार्यक्रमहरु निरन्तर रुपमा प्रसारण भइरहेको छ । कोभिड-१९ संक्रमणबाट धेरै प्रभावित बाँके जिल्ला, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश समेतलाई लक्षित गरी कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि जनचेतनामूलक र प्रदेश सरकारद्वारा जारी सामग्रीहरु प्रसारण गरिएको छ ।